



प्रेस विज्ञप्ति- २९२

Press Release- 292

लागू औषध नियन्त्रण ब्यूरो
Narcotics Control Bureau
कोटेश्वर, काठमाडौं।
मिति: २०७८।०३।३१ गते।

लागू औषध खैरो हेरोइन तथा नियन्त्रित मनोद्विपक पदार्थ सहित मानिस पक्राउ

बिशेष सूचनाको आधारमा यस ब्यूरोबाट खटिएको टोलीले आवश्यक निग्रानी पश्चात बिभिन्न मितिमा ठुलो मात्रामा नियन्त्रित लागू औषध तथा खैरो हेरोइन सहित मानिसहरू पक्राउ गरी निजहरूको सम्बन्धमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अघि बढाईएको छ।

- मिति २०७८।०३।२६ गते लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलिले का.जि.का.म.न.पा. २६, नयाँ बसपार्कबाट जि. झापा शिवसताक्षी न.पा. ११ बस्ने बर्ष २९ को देउमान तुमुक र जि. झापा शिवसताक्षी न.पा. १ बस्ने बर्ष २८ को बिपिन चेम्जुङको साथबाट अवैध **लागू औषध खैरो हेरोइन २८ ग्राम** सहित २ जना मानिस पक्राउ गरी थप अनुसन्धान कार्य ला.औ.नि.ब्यूरो, कोटेश्वरबाट भैरहेको।
- मिति २०७८।०३।२७ गते लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय, बिराटनगरबाट खटिएको टोलिले जि. सुनसरी, ईटहरी उ.म.न.पा. ४ बाट ऐ.ऐ. गैह्रीगाउँ बस्ने बर्ष ३२ को दुर्गा रसाईलीको साथबाट अवैध **लागू औषध खैरो हेरोइन ५४.५ ग्राम** र डिजिटल तराजु थान १ सहित १ जना मानिस पक्राउ गरी आवश्यक अनुसन्धानको लागि ई.प्र.का. ईटहरी, सुनसरीमा बुझाईएको।
- मिति २०७८।०३।२९ गते अं. १६:३० बजेको समयमा लागू औषध नियन्त्रण ब्यूरो, तथा महानगरीय प्रहरी प्रभाग, नागढुङ्गाबाट खटिएको संयुक्त प्रहारी टोलिले जि. काठमाण्डौ चन्द्रागिरी न. पा. वडा नं. २, नागढुङ्गा स्थित चेकपोष्टमा काठमाण्डौ भित्रिने बिभिन्न सवारी साधनहरू समेतको चेकजाँच गर्ने क्रममा बिरगंज कलैयाबाट काठमाण्डौतर्फ आएको प्रदेश ३-००१ ख ००८७ नं. को बसभित्र समान राख्ने Rack मा बेवारिसे अवस्थामा फेला परेको एउटा झोला भित्र **लागू औषध नाईट्राजेपाम नाईट्राभेट १५०० ट्याब्लेट**, भारतीय सिम कार्ड थान १ र मोबाईल सेट थान १ बरामद गरी प्रतिवेदनका साथ महानगरीय प्रहरी बृत्त थानकोटमा पेश गरी थप अनुसन्धान कार्य भैरहेको।
- मिति २०७८।०३।३० गते अं. ०६:५५ बजे बिहानको समयमा काठमाण्डौ भित्रिने बिभिन्न सवारी साधनहरू समेतको चेकजाँच गर्ने क्रममा लागू औषध नियन्त्रण ब्यूरो, तथा महानगरीय प्रहरी प्रभाग, नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलिले जि. काठमाण्डौ चन्द्रागिरी न. पा. वडा नं. २, नागढुङ्गा स्थित चेकपोष्टमा बिरगंज कलैयाबाट काठमाण्डौतर्फ आएको बा. ४ ख. ३२९५ नं. को बसभित्र क्याबिन सिटमा बसेका जि. बारा पचरौटा न.पा. वडा नं. २ ठेगाना भएका बर्ष ४५ को ललन गिरिको झोला शंका लागि चेकजाँच गर्दा निजको झोला भित्रबाट लागू औषध मनोद्विपक पदार्थ **नाईट्राजेपाम नाईट्राभेट ३००० ट्याब्लेट**, बुप्रेनोर्फिन २०० एम्पुल, डाईजेपाम २०० एम्पुल र फेनारगन २०० एम्पुल सहित **जम्मा ३००० ट्याब्लेट र ६०० एम्पुल ला.औ.** बरामद गरी निज ललन गिरिलाई सोधपुछको क्रममा निजको साथबाट बरामद भएको लागू औषध भारत देश सितामणी जिल्ला सितामणी थाना वडा नं. १ घर भई हाल जि. ललितपुर म.न.पा. वडा नं. १६ मंगलबजार बस्ने बर्ष २८ को सद्दाम राईन र ऐ.ऐ. बस्ने बर्ष ५८ को मुन्ना राईनले मगाएको हुन भनि खुलाईदिएको हुँदा निजहरूलाई खोजतलासको क्रममा मिति २०७८।०३।३० गते ११:०० बजेको समयमा जि. ललितपुर म.न.पा. वडा नं. १६, मंगलबजार स्थितबाट पक्राउ गरी प्रतिवेदनका साथ निजहरू ३ जनालाई महानगरीय प्रहरी बृत्त थानकोटमा पेश गरी थप अनुसन्धान कार्य भैरहेको।

५. मिति २०७८।०३।३० गते लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय, पोखराबाट खटिएको प्रहरी टोलिले अं. १७:०० बजेको समयमा जि.पोखरा, पोखरा न.पा. वडा नं. १, बगरबाट ऐ.ऐ. बस्ने बर्ष ४९ को अर्जुन कुमार गुरुडलाई बुप्रेनोर्फिन ६७४ एम्पुल, डाईजेपाम ६७० एम्पुल र फेनारगन ६७० एम्पुल गरी जम्मा २०१४ एम्पुल र नगद रु. ५,२१,२००/- (पाँच लाख एक्काईस हजार दुई सय) र थान १ मोबाईल सहित पक्राउ गरी प्रतिवेदनका साथ जि.प्र.का.कास्की, पोखरामा पेश गरी थप अनुसन्धान कार्य भैरहेको ।



सि.नं. १ संग सम्बन्धित फोटो



सि.नं. २ संग सम्बन्धित फोटो



सि.नं. ३ संग सम्बन्धित फोटो



सि.नं. ४ संग सम्बन्धित फोटो



सि.नं. ५ संग सम्बन्धित फोटो

प्रहरी उपरीक्षक
(जिवन कुमार श्रेष्ठ)
ला.औ.नि.व्यूरो प्रवक्ता, सम्पर्क नं. ९८५११३२७४३